

# नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका उपायहरू

१	<p><b>धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने :</b></p> <ul style="list-style-type: none"> <li>क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्ने र मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिंडी, गुट्का, खैनी जस्ता सूर्तिजन्य पदार्थको सेवन नै हो ।</li> <li>अस्ले गरेको धुम्रपानको धुवाँमा धुम्रपान नगर्ने व्यक्ति बस्दा त्यति नै असर गर्छ ।</li> <li>धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग ३ गुणा बढी हुन्छ ।</li> <li>धुम्रपान तथा सूर्ति सेवन त्यागेकै दिनदेखि हृदयघातको सम्भावना घट्दै जान्छ ।</li> <li>युवावस्थादेखि नै धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा अत्यन्त धेरै हुन्छ ।</li> <li>एउटै मात्र चुरोट, बिंडी वा थोरै मात्र सूर्तिजन्य पदार्थको सेवनले पनि हानि गर्न सक्छ । त्यसैले धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगरौ ।</li> </ul>
२	<p><b>मदिराको हानिकारक सेवन नगर्ने :</b></p> <ul style="list-style-type: none"> <li>रक्सी, वियर, वाइन, जाँड जस्ता मदिराको हानिकारक सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, क्यान्सर, पेट वा आन्द्रामा घाउ हुने र मानसिक असन्तुलन जस्ता रोग र स्वास्थ्य समस्याहरू भई मृत्यु पनि हुन सक्छ ।</li> <li>मदिराको हानिकारक सेवनले घरेलु हिंसा, अपराध, लत र दुर्घटनालाई बढाउँछ । त्यसैले मदिराको सेवन नगर्नुहोस् ।</li> </ul>
३	<p><b>शारीरिक रूपमा सक्रिय रहने :</b></p> <ul style="list-style-type: none"> <li>शरीर सक्रिय राख्ने मध्यम क्रियाकलाप जस्तै योगा, हिंडझुल गर्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने, आदि हल्का पसिना आउने गरी हप्ताको कम्तिमा पाँच दिनसम्म कमसेकम ३० मिनेट नियमित रूपमा गर्नुहोस् । यसले मुटुरोग हुने जोखिमलाई ३० प्रतिशतले कम गर्दछ ।</li> <li>निस्क्रिय जीवनशैली भन्दा सक्रिय जीवनशैली तुलनात्मक रूपमा राम्रो हुन्छ । मानिसहरूलाई निस्क्रिय बनाउने आधुनिक प्रविधिहरू जस्तै टेलिभिजन र कम्प्युटर सुन्ने कोठा वा स्थानमा छन् भने हटाउनुहोस् ।</li> <li>शरीरको तौल बढी भए घटाउनुहोस् । मोटो होइन, तन्दुरुस्त रहनुहोस् ।</li> </ul>
४	<p><b>नुन र चिनीको प्रयोग कम गर्ने :</b></p> <p>नुनिलो, गुलियो र प्रशोधित खानेकुरा खानाले क्यान्सर, मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ, त्यसैले-</p> <ul style="list-style-type: none"> <li>खानामा नुनको प्रयोग कम गर्ने (दिनको ५ ग्राम भन्दा कम) ।</li> <li>गाँजर, काँक्रो, मुला जस्ता सलादमा नुन छर्केर र खानेकुरामा नुन थपेर न खाने ।</li> <li>पापड, दालमोठ, भुजिया जस्ता नुनको मात्रा बढी भएका खानेकुराहरू कम खाने ।</li> <li>कोल्ड ड्रिङ्क्स, गुलिया पेयपदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने ।</li> <li>चिया वा कफीमा चिनी कम हालेर खाने ।</li> </ul>
५	<p><b>सन्तुलित खाना, प्रशस्त मात्रामा फलफूल र सागसब्जी खाने :</b></p> <ul style="list-style-type: none"> <li>क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित रूपमा खाने गर्नुहोस् ।</li> <li>मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त (४-५ पटक) खाने ।</li> <li>खानासँग नुन नहालेको सलाद नियमित खाने ।</li> </ul>
६	<p><b>मानसिक तनावको व्यवस्थापन गर्ने र रिस मुक्त रहने :</b></p> <ul style="list-style-type: none"> <li>घर तथा कार्यालयमा तनाव मुक्त बातावरण सिर्जना गर्ने ।</li> <li>ध्यान तथा योग गर्ने ।</li> <li>परिवार र साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने ।</li> <li>घुमफिर र रमाइलो गर्ने ।</li> </ul>
७	<p><b>उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने :</b></p> <ul style="list-style-type: none"> <li>उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने ।</li> <li>रगतमा चिनी बढेको (मधुमेह) भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने ।</li> <li>रगतमा चिल्लोपना बढेको (उच्च कोलेस्ट्रोल) भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने ।</li> <li>मोटोपना घटाई स्वस्थ तौल (उचाइ अनुसारको तौल) कायम गर्ने ।</li> </ul>

क्यान्सर, मुटुरोग, मधुमेह (चिनीरोग), दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग जस्ता नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका उपायहरू गर्नुहोस्, निरोगी भई आयु बढाउनुहोस् ।



नेपाल सरकार  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र  
टेक्नो, काठमाडौं  
२०८१ / ०७०